

अनुसूची-१

नियम ५ को उपनियम १ सँग सम्बन्धित

(सामाजिक सुरक्षा भत्ता नाम दर्ताका लागि दिने दरखास्तको ढाँचा)

खण्ड ६९ सख्या ४९ नेपाल राजपत्र भाग ३ मिति २०७६।१२।०३

श्री वडा अध्यक्षज्यू,

वडा नं. ...., घोराही उप-महानगरपालिका

दाङ जिल्ला, लुम्बिनी प्रदेश, नेपाल

लाभग्राहीको  
हालसालै खिचेको  
फोटो

**विषय : सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइपाउँ ।**

महोदय,

सामाजिक सुरक्षा ऐन २०७५ तथा सामाजिक सुरक्षा नियमावलि २०७६ बमोजीम मैले सामाजिक सुरक्षा भत्ता पाउने अवस्था रहेकोले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइपाउँ भनी देहायको विवरण तथा कागजातसहित लिखित विवरण खुलाई सामाजिक सुरक्षा भत्ताको लागि निवेदन दिन आएको छु । नियम अनुसार दर्ता गरी ..... आर्थिक वर्षको पहिलो/दोस्रो/तेस्रो/चौथो त्रैमासिकदेखि सामाजिक सुरक्षा भत्ता पाउँ ।

१. व्यक्तिगत विवरण

पहिलो नाम..... बीचको नाम..... थर.....

First Name ..... Middle Name ..... Surname .....

जन्म मिति : वि.सं. मा (साल-महिना-गते) .....

लक्षित समूह (कुनै एकमा चिनो लगाउने) :

- |   |  |
|---|--|
| <input type="radio"/> जेष्ठ नागरिक अन्य | <input type="radio"/> लोपोन्मुख आदिवासी जनजाति |
| <input type="radio"/> जेष्ठ नागरिक दलित | <input type="radio"/> बालबालिका                |
| <input type="radio"/> एकल महिला         | <input type="radio"/> पूर्ण अपाङ्ग             |
| <input type="radio"/> विधवा महिला       | <input type="radio"/> अति अशक्त अपाङ्ग         |

लिङ्ग : पुरुष/महिला/अन्य/सम्पर्क नं.....

नागरिकता नं. .... जारी जिल्ला ..... जारी मिति ..... उमेर

१६ वर्ष भन्दा कम भएमा (बालबालिका, पूर्ण अपाङ्ग, अति अशक्त अपाङ्ग र लोपोन्मुख आ.ज.को हकमा)

जन्म दर्ता नं.....

२. बाजेको विवरण

पहिलो नाम..... बीचको नाम ..... थर .....

First Name ..... Middle Name ..... Surname .....

३. बाबु आमाको विवरण

बाबुको नाम : पहिलो नाम..... बीचको नाम..... थर.....

Father's Name : First Name ..... Middle Name ..... Surname .....

आमाको नाम: पहिलो नाम..... बीचको नाम ..... थर .....

Mother's Name: First Name ..... Middle Name ..... Surname .....

पति/पत्निको नामथर .....

वैवाहिक स्थिति: ..... धर्म: ..... जातजाति: .....

४. विधवा भत्ताको लागि: पतिको मृत्यु दर्ता नं ..... पतिको मृत्यु भएको मिति .....
५. पूर्ण अपाङ्ग/अति अशक्त अपाङ्गको भत्ताको लागि : अपाङ्गता परिचयपत्र नं. .... परिचयपत्र जारी मिति .....
६. संरक्षकको विवरण बालबालिका र पूर्ण अपाङ्गको हकमा ।

पहिलो नाम ..... बीचको नाम ..... थर .....

First Name ..... Middle Name ..... Surname .....

लाभग्राहीसँगको नाता.....

नागरिकता प्रमाणपत्र नं..... जारी जिल्ला..... जारी मिति .....

मैले नेपाल सरकार वा नेपाल सरकारबाट मान्यता प्राप्त सङ्घ संस्था तथा अन्य कुनै अन्तर्राष्ट्रिय सरकार वा सङ्घ संस्थाबाट मासिक रूपमा तलब, भत्ता, पेन्सन वा यस्तै प्रकारका अन्य कुनै मासिक सुविधा पाएको छैन । व्यहोरा ठीक साँचो हो, भुट्टा ठहरे प्रचलित कानून बमोजिम सहूला बुझाउँला ।

### संलग्न गर्नुपर्ने कागजात :

- (क) सबै लाभग्राहीको हकमा २ प्रति पासपोर्ट साइजको फोटो,
- (ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
- (ग) बालबालिकाको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपिका साथै आमा वा आमा नभए संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र नजिकको स्वास्थ्य संस्थामा खोप लगाएको वा तौल जाँच गराएको प्रमाण,
- (घ) एकल महिलाको हकमा सम्बन्ध बिच्छेद दर्ताको प्रमाणपत्रको प्रतिलिपि वा अविवाहितको प्रमाण,
- (ङ) विधवाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि,
- (च) अपाङ्गताको हकमा प्रचलित कानून बमोजिम जारी भएको अपाङ्गता परिचयपत्रको प्रतिलिपि ।

### औंठाखाप

दायाँ	बायाँ
.....	
लाभग्राही/संरक्षकको हस्ताक्षर	

**कार्यालय प्रयोजनको लागि :** निवेदकको व्यहोरा ठीक छ भनी प्रमाणित गर्ने

प्रमाणित गर्ने

वडा अध्यक्ष .....

नाम दर्ता निर्णय मिति .....

सामाजिक सुरक्षा भत्ता किसिम .....

परिचयपत्र नं. .... सामाजिक सुरक्षा भत्ता पाउन सुरु मिति .....